

וְאִם־ र-यदि	כְּבוֹדִי सम्मान-मेरो	אֵינָה कहाँ-छ	אָנִי म	אָב बुबा	וְאִם־ र-यदि	אֲדַנְּיוּ आपन्नो-मालिकलाई	וְעֵבֶר र-दासले	אָב बुबालाई	יְכַבֵּד सम्मान-गर्छ	בֵּן छोराले
	H3519	H0346	H0589	H0001		H0113	H5650	H0001	H3513	

בּוֹז अपमान-गर्ने	הַקְּהֵנִים पुजारीहरू	לְכֶם तिमीहरूलाई	צְבָאוֹת सर्वशक्तिमान्-ले	יְהוָה परमप्रभु	וְאָמַר भन्नुहुन्छ	מוֹרָאִי आदर-मेरो	אֵינָה कहाँ-छ	אָנִי म	אֲדוֹנִים मालिक
H0959	H3548			H3068	H0559		H0346	H0589	H0113

שְׁמִי नाम-मेरो	וְאָמַרְתֶּם तर-तिमीहरूले-भन्छौ	בְּמִזְבֵּחַ कसरी	בְּזִינּוֹ अपमान-गर्यौ	אֶת־ यो	שְׁמִי नाम-तपाईंको
H8034	H0559	H4100	H0959	H0853	H8034

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “नानीहरूले तिनीहरूका बाबुहरूलाई आदर गर्दछन्। सेवकहरूले तिनीहरूको मालिकहरूलाई सम्मान गर्छन्। म तिमीहरूको बाबु हुँ, यसकारण तिमीहरूले मलाई किन सम्मान गर्दैनौ? म तिमीहरूको मालिक हुँ, यसकारण तिमीहरू किन मलाई सम्मान गर्दैनौ? पूजाहारीहरू तिमीहरूले मेरो नाउँलाई सम्मान गर्दैनौ।” तर तिमीहरू भन्छौ, ‘हामीहरूले के गर्यौ? जो तपाईंले भन्नु हुन्छ हामीले तपाईंको सम्मान गरेनौ।”

בְּאֵמֶרְכֶם भनेर-तिमीहरूले	וְאֲלֹהֵי अपवित्र-पार्यौ-हामीलाई	בְּמִזְבֵּחַ कसरी	וְאָמַרְתֶּם तर-तिमीहरूले-भन्छौ	מִזְבֵּחַ अपवित्र	לֶחֶם रोटी	מִזְבְּחִי मेरो-वेदीमा	עַל־ माथि	מוֹנָשִׁים चढाउँछौ
H0559	H1351	H4100	H0559	H1351	H3899	H4196		H5066

שְׁלֶחַן टेबल	יְהוָה परमप्रभुको	בְּבוֹחַ तुच्छ	הוּא हो
H7979	H3068	H0959	H1931

परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो बेदीमा अशुद्ध रोटी ल्याउँछौ।” तर तिमीहरू भन्छौ, ‘त्यो रोटी कसरी अशुद्ध भयो?’ परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले मेरो बेदीलाई सम्मान गर्दैनौ।

וְכִי־ र-जब	תְּנִישׁוּ चढाउँछौ	וְחִלָּה र-रोगी	פֶּסַח लङ्गडो	וְכִי र-जब	רָע नराम्रो	אֵין होइन	לְזִבְחִי बलि-दिन	עֲנֵה अन्धो	תְּנַשְׁוֹן चढाउँछौ	וְכִי־ र-जब
	H5066	H0369	H6455			H0369	H2076	H5787	H5066	

וְהָיָה परमप्रभु	וְאָמַר भन्नुहुन्छ	פְּנִיךָ अनुहार-तिम्रो	הַיָּשָׁא के-आदर-गर्नेछ	וְאֵ वा	הַיָּרְצֵךָ के-स्वीकार्नेछ	לְפָנֶיךָ तिम्रो-राज्यपाललाई	אֲב- अब-त	הַקְּרִיבָה चढाओ-न
H3068	H0559	H6440	H5375		H7521	H6346	H4994	H7126

צְבָאוֹת:
सर्वशक्तिमान्-ले

तिमीहरूले बलिको निम्ति अन्धा पशुहरू ल्याउँछौ त्यसो गर्नु गल्ती हो। तिमीहरूले बलिको लागी बीमारी अनि लङ्गडा पशुहरू लिएर आउनुहुन्छ, यो गल्ती हो। तिमीहरूले आफ्ना शासकलाई ती रोगी पशुहरू भेटी चढाउँने चेष्टा गर्छौ! के तिनीहरू तिमीहरूसित खुशी हुन्छन्? के तिनीहरूले तिमीहरूलाई दया देखाउँछन्?” सर्वशक्तिमान परमप्रभुले यी सबै भन्नुभयो।

וְעַתָּה र-अब	חֲלוֹן־ बिन्ती-गर	אֲב- अब-त	גְּנִי־ अनुहार	אֵל परमेश्वरको	וַיַּחַנְנוּ र-कृपा-गरुन्-हामीलाई	מִיַּדְכֶם तिमीहरूका-हातबाट	הֵיחָה भएको-छ	אֵת यो
H6258	H1571	H4994	H6440	H0410		H3027	H1961	H2063

הַיָּשָׁא के-आदर-गर्नेछ	מִכֶּם तिमीहरूबाट	פְּנִים अनुहार	אָמַר भन्नुहुन्छ	יְהוָה परमप्रभु	צְבָאוֹת: सर्वशक्तिमान्-ले
H5375		H6440	H0559	H3068	

“पूजाहारीहरू, तिमीहरूले परमप्रभुसँग हाम्रो असल हुनको निम्ति बिन्ती गर्नुपर्छ। तर उनले तिम्रो बिन्ती सुन्ने छैनन् अनि यी सबै दोष तिम्रो हुनेछ।” सर्वशक्तिमान परमप्रभुले यो सबै कुराहरू भन्नुभयो।

מִי को	גַּם־ पनि	בְּכֶם तिमीहरू-बिचमा	וַיִּסְגֵּר र-बन्द-गर्थ्यो	דְּלֹתֵיכֶם ढोकाहरू	וְלֹא־ र-होइन	תְּאִירֵהוּ बाल्नेछौ	הִנֵּם व्यर्थमा	אֵין־ छैन	לִי मलाई
H4310	H1571		H5462	H3808	H3808	H0215	H2600	H0369	

חֶפְזָא इच्छा	בְּכֶם तिमीहरूमा	אָמַר भन्नुहुन्छ	יְהוָה परमप्रभु	צְבָאוֹת सर्वशक्तिमान्-ले	וּמִנְחָה र-भेटी	לֹא־ होइन	אֲרָצָה स्वीकार्नेछ	מִיַּדְכֶם: तिम्रा-हातबाट
H2656		H0559	H3068		H4503	H3808	H7521	H3027

